



बेलवारी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
बेलवारी मोरङ  
प्रदेश नं. १

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७६।०७।२८

यस बेलवारी नगर कार्यपालिकाको कार्यालयलाई आवश्यक देहाय बमोजिमका पदमा २०७७ असार मसान्तसम्मको लागि सेवा करारमा नियुक्ति गर्नु पर्ने भएकोले तपशिलको योग्यता पुगेको नेपाली नागरिकहरूबाट बेलवारी नगरपालिकाबाट स्वीकृत दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रितपूर्वकको दरखास्त फारम पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

विज्ञापन नं.	पद/श्रेणी	सेवा/समुह	पद संख्या	न्यूनतम शैक्षिक योग्यता	दरखास्त दस्तुर	कैफियत
०१/०७६/०७ ७	सब ईन्जिनियर सहायकस्तर पाचौं	ईन्जिनियरिङ्ग/सि भिल/जनरल	१ जना	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको ।	५००	
०२/०७६/०७ ७	अमिन/सहायकस्तर चौथो	ईन्जिनियरिङ्ग/स भे	२ जना	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरि सभे वा जियोमेटिक्स विषयमा कम्तिमा १ वर्षको तालीम प्राप्त गरेको ।	४००	
०३/०७६/०७ ७	ल्याब टेक्निसियन/सहायक स्तर पाचौं	स्वास्थ्य सेवा	१ जना	मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको ।	५००	

शर्तहरू

१. दरखास्त दिने स्थान: बेलवारी नगरपालिकाको कार्यालय, बेलवारी मोरङ ।
२. परिक्षाको किसिम: छोटो सूची (Short list) र अन्तर्वार्ता हुनेछ ।
३. दरखास्त दिने अन्तिम दिन सार्वजाकि विदा परेमा सो को भोलीपल्टसम्म दरखास्त बुझाउन सकिनेछ ।
४. सम्पर्क मिति: अन्तिम मितिको भोलीपल्ट र सो दिन सार्वजानिक विदा परेमा त्यसपछि कार्यालय खुल्ने पहिलो दिन ।
५. वि.नं. ०३/०७६/०७७ को हकमा स्वास्थ्य व्यवसायी परिषद् दर्ता हुनु पर्ने पदको हकमा सम्बन्धित परिषदमा नाम दर्ता भएको हुनु पर्नेछ ।
६. काम गर्नु पर्ने स्थान: बेलवारी नगरपालिका क्षेत्रभित्र ।

७. तलब सुविधा: नेपाल सरकारको प्रचलित तलब स्केल बमोजिम साथै स्वास्थ्य कार्यक्रम तर्फको हकमा कार्यक्रममा तोकिए अनुसार हनेछ ।
८. दरखास्त फारम र सूचना यस बेलबारी नगरपालिकाको कार्यालयको वेबसाइट [www.belbarimunmorang.gov.np](http://www.belbarimunmorang.gov.np) बाट समेत प्राप्त गर्न र हेर्न सकिनेछ ।
९. दरखास्त फारम साथ पेश गर्नु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, कार्य अनुभवको प्रमाण पत्र, स्वास्थ्य सेवाको हकमा परिषदमा दर्ताको प्रमाणित प्रतिलिपि र स्थायी बसोबास खुल्ने कागजात । यसरी पेश गरिएका सबै प्रतिलिपिहरूको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ ।
१०. उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्ममा वि.नं. ०१/०७६/०७७ र ०२/०७६/०७७ हकमा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको (महिला उमेदवारको हकमा ४० वर्ष ननाघेको) हुनुपर्नेछ । ०३/०७६/०७७ हकमा १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ ।
११. विदेशी वोर्डबाट उत्तीर्ण भई शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकता निर्धारण गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
१२. दरखास्त दस्तुर बापतको रकम यस बेलबारी नगरपालिकाको कार्यालयमा बुझाई सो को सक्कल रसिद दरखास्त फारम साथ राख्नु पर्नेछ ।
१३. यस सम्बन्धमा थप जानकारीको लागि बेलबारी नगरपालिकाको कार्यालय मोरङमा तथा टेलिफोन नम्बर ०२१-५४५३४४ मा सम्पर्क राख्न सकिनेछ ।
१४. सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम दिनको भोलीपल्ट ।
१५. परिक्षा सम्बन्धी कार्यतालीका सम्पर्क मितिको दिन प्रकाशित गरिनेछ ।

प्रमुख प्रशासकिय अधिकृत

बेलबारी नगर कार्यपालिकाको कार्यालय